

सूचनाको हक सम्बन्धि ऐन, २०६४, को दफा ५(३) र नियमावलीको नियम ३ बमोजिम प्रस्तुत गरिएको  
कृषि ज्ञान केन्द्र, अर्धाखाँची संग सम्बन्धित स्वतःप्रकाशन  
(Pro-active Disclosure)



२०७९ साल साउन ०१ गते देखि २०७९ असोज मसान्त सम्म

प्रकाशक

प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि ज्ञान केन्द्र, अर्धाखाँची

## **१. कृषि ज्ञान केन्द्र अर्धाखाँचीको स्वरूप तथा प्रकृतिः**

देश संघीय प्रणालीमा प्रवेश गरि सकेको परिपेक्ष्यमा तत्कालिन केन्द्रिय शासन व्यवस्थालाई नेपालको संविधान २०७२ को मर्म र भावना अनुसार नेपाल सरकार, मन्त्रि परिषद्को मिती २०७५/०३/३२ को निर्णय अनुसार प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५ मातहत कृषि ज्ञान केन्द्र अर्धाखाँची २०७५/०५/२८ गते यस कृषि ज्ञान केन्द्र अर्धाखाँचीको स्थापना भएको हो । विधिवत रूपमा कार्यालयको उदघाटन २०७५ अश्विन २१ गते राष्ट्रिय सभाका माननिय सदस्य श्री चन्द्र बहादुर खड्का ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

### **उद्देश्यः**

- ❖ कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्दै उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने ।
- ❖ कृषकहरूको प्रतिस्पर्धात्मक क्षमता विकास गरी प्रविधि हस्तानन्तरण गर्ने
- ❖ खाद्य सुरक्षामा टेवा पुर्याउने ।
- ❖ कृषिजन्य उद्योगलाई विकास तथा प्रवर्द्धन गर्ने ।

## **२. कृषि ज्ञान केन्द्र अर्धाखाँचीको काम, कर्तव्य र अधिकार**

- ❖ कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्दै प्रतिस्पर्धात्मक क्षमता हासिल गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुका साथै कृषिजन्य उद्योगलाई प्रवर्द्धन गर्ने ।
- ❖ स्थानिय समस्यामा आधारित स-साना अध्ययन परिक्षण तथा भ्यालिडेशन परिक्षण सञ्चालन गर्ने ।
- ❖ बाली संरक्षण, माटो तथा मलखाद र बीउबिजन सम्बन्धि सामान्य प्रयोगशाला सेवा सञ्चालन गर्ने ।
- ❖ प्रदेश र स्थानिय तहमा कार्यरत प्रविधिक तथ व्यवसायिक कृषक र व्यवसायीहरूको लागि कृषि सम्बन्धि विशिष्टीकृत ज्ञान, सिप प्रदान गर्ने Advanceतालिम सञ्चालन गर्ने ।
- ❖ स्थानिय तहको क्षमताले नभ्याउने प्रकृतिका विशेषज्ञ प्राविधिक सेवा टेवा प्रदान गर्ने ।
- ❖ प्रदेश अन्तरगत सञ्चालन हुने संघिय कृषि विकास कार्यक्रम आयोजनाको समन्वय तथा सम्पर्क बिन्दुको रूपमा कार्य गर्ने ।
- ❖ प्रदेश सरकार मार्फत सञ्चालन हुने कृषि विकास कार्यक्रम, आयोजना सञ्चालनमा प्रदेश सरकारलाई सहयोग गर्ने ।
- ❖ कृषि आर्थिक महत्वका स्थानिय कृषि जैविक विविधताको पहिचान, संरक्षण र उपयोग गर्ने ।
- ❖ नेपाल कृषि अनुसंधान परिषद्को बाह्य अनुसंधान स्थल (Outreach Site) को रूपमा कार्य गर्ने ।
- ❖ बीउबिजन तथा उन्नत नक्षको लागि श्रोत केन्द्रको रूपमा कार्य गर्ने ।
- ❖ स्थानिय तह र कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि विकास सम्बन्धि कार्य गर्ने ।
- ❖ बहु स्थानिय तह समेटि कार्यन्वयन हुने संघीय आयोजनाहरूको सञ्चालन र नियन्त्रण सम्बन्धि कार्य गर्ने ।
- ❖ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कमाण्ड क्षेत्र भित्रका पेटेट, ब्लक, जोन तथा सुपरजोनहरूको लागि प्राविधिक सेवा टेवा प्रदान गर्ने ।
- ❖ एग्रो इकोलोजिकल जोन अनुसारको प्रथमिकता प्राप्त बाली बस्तु विकासको योजना, मुल्य अभिवृद्धि शृखला विकास तथा कार्यन्वयनको समन्वकारी भूमिका खेल्ने ।
- ❖ कृषि स्नातक तथा जे.टी. र जे.टी.ए. कोर्ष अध्ययनरत विधार्थीका लागि इन्टर्न सिप कार्यक्रम सञ्चालन गर्ने ।
- ❖ स्थानिय तहका कृषि विकासका इकाईहरूबाट कृषि सम्बन्धि तथ्याङ्क संकलन तथा अध्यावधिक गर्ने साथै संकलित तथ्याङ्क प्रदेश र संघिय तालुक निकायहरूमा पठाउने ।
- ❖ आफ्नो कमाण्ड क्षेत्र भित्र कृषि उद्यम तथा व्यवसाय सञ्चालन गर्न चाहानेहरूका लागि व्यवसाय विकास सेवा उपलब्ध गराउने ।
- ❖ समस्या पहिचान तथा समाधानका लागि घुम्ति सेवा सञ्चालन गर्ने ।
- ❖ किसान कल सेन्टर स्थापना सञ्चालन गर्ने ।
- ❖ कृषि विकास तथा प्रसार कार्यमा संलग्न सरकारी, गैर सरकारी संस्था तथा अन्य निकायहरूसंग समन्वय एवं सहकार्य गर्ने ।
- ❖ समग्र कृषि विकासको विषयमा प्रदेश र स्थानिय तह विच पुलको कार्य गर्ने ।
- ❖ प्रदेश मन्त्रालयले तोकेको अन्य कार्य गर्ने ।

### ३. कृषि ज्ञान केन्द्र अर्धाखाँचीमा रहने कर्मचारी संख्या र कार्य विवरणः

कृषकहरुलाई कृषि सम्बन्धि सर्वपक्षिय प्राविधिक सहयोग पुराउन कृषि ज्ञान केन्द्रको स्थापना तथा संगठन संरचनाको व्यवस्था गरिएको छ । अध्ययन परिक्षण तथा तथ्याङ्क शाखा, विशेषज्ञ सेवा शाखा, तालिम तथा प्रशार शाखा गरि ३ वटा प्राविधिक शाखाहरु रहेकाछन भने यसको अतिरिक्त प्रशासन तथा स्टोर शाखा र आर्थिक प्रशासन शाखा पनि रहेकाछन । उल्लेखित प्राविधिक शाखाहरुको प्रमुखको रूपमा अधिकृत स्तरका र आ-आफ्नो कार्यक्षेत्रको हिसाबले कार्यालय प्रमुख प्रति जवाफदेही बन्ने प्रावधान रहेकोछ । विभिन्न शाखाबाट सम्पादन गरिने कार्यहरु तथा जिम्मेवारी निम्नानुसार प्रस्तुत गरिएकोछ ।

#### ३.१ हालको संगठन संरचना:-

क्र.स.	पद तथा श्रेणी/तह	संख्या	कैफियत	क्र.स.	पद तथा श्रेणी/तह	संख्या	कैफियत
१.	कार्यालय प्रमुख अधिकृतस्तर दशौ (कृषि प्राविधिक)	समुहकृत नहुने				१	
२.	विशेषज्ञ सेवा शाखा			३.	अध्ययन परिक्षण तथा तथ्याङ्क शाखा		
	बागबानी विकास अधिकृत अधिकृतस्तर आठौ (कृषि प्राविधिक) बागबानी	१	१ रिक्त		कृषि अर्थ विज्ञ अधिकृत अधिकृतस्तर सातौ/आठौ (कृषि प्राविधिक) एगृ.इको.	१	
	बाली संरक्षण अधिकृत अधिकृतस्तर सातौ/आठौ (कृषि प्राविधिक) बाली संरक्षण	१	काजमा गुल्मी		अधिकृत अधिकृतस्तर छैटौ (कृषि प्राविधिक) बाली संरक्षण	१	
	अधिकृत अधिकृतस्तर छैटौ (कृषि प्राविधिक) बागबानी	१					
	जम्मा	३			जम्मा	२	
४.	तालिम तथा प्रशार शाखा			५.	प्रशासन शाखा		
	कृषि प्रसार अधिकृत अधिकृतस्तर सातौ (कृषि प्राविधिक) कृषि प्रसार	१	१ रिक्त		लेखापाल (सहायकस्तर पाचौ, प्रशासन लेखा)	१	१ रिक्त
	अधिकृत अधिकृतस्तर छैटौ (कृषि प्राविधिक) माटो विज्ञान	१	१ रिक्त		सहायक (सहायकस्तर पाचौ, सामान्य प्रशासन)	१	१ रिक्त
	अधिकृत अधिकृतस्तर छैटौ (कृषि प्राविधिक) कृषि प्रसार	१			हलुका सवारी चालक (प्रशासन,श्रेणी विहिन)	१	करार
					कार्यालय सहयोगी (प्रशासन,श्रेणी विहिन)	३	करार
	जम्मा	३			जम्मा	६	
	जम्मा दरबन्दी १५ जना / रिक्त ५ जना						

#### ३.२ कार्यालय प्रमुख र विषयगत कर्मचारीहरुको कार्य विभाजनः-

कार्यालय प्रमुखः- श्री राममिलन प्रसाद विश्वकर्मा

अधिकृतस्तर दशौ क.स.नं. १४४६३२

- कार्यालयको लक्ष्य र उद्देश्य अनुसार वार्षिक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने । आफु मातहतका कर्मचारीहरुलाई परिचालन गर्ने/गराउने ।
- आफु मातहतका कर्मचारीहरुको नतिजा मुलक र गुणस्तरिय बनाउन आवश्यक निर्देशन, सुपरिवेक्षण, नियन्त्रण र सहयोग गर्ने ।

- सञ्चालित कार्यक्रमहरूको नियमित अनुगमन, निरीक्षण तथा मूल्यांकन गरि प्राप्त पृष्ठ पोषणहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने/गराउने ।
- विभिन्न शाखाका कर्मचारीहरूको कार्य सम्पादनको मूल्यांकन गर्ने ।
- कार्यालयको आर्थिक कारोबारको लागि आदेश तथा सञ्चालन गर्ने ।
- कार्यरत कर्मचारीहरूको नियमानुसार बिदा तथा काज स्विकृत गर्ने ।
- कर्मचारी तथा कृषकहरूको गुनासो सुन्ने र प्राप्त गुनासो उपर निर्णय गरि कार्यान्वयन गर्ने ।
- सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय, सहकार्य र साझेदारी गर्ने ।

**श्री .....**

### **विशेषज्ञ सेवा शाखा**

- विशेषज्ञ सेवा शाखाको जिम्मेवारी लिई आफु मातहतका कर्मचारीहरूसँग समन्वय गरी कार्यक्रमहरू प्रभावकारी रूपमा संचालन गर्ने ।
- शाखामा रहेको कर्मचारीहरूलाई आवश्यकता अनुसार विभिन्न कार्यक्रमहरूको जिम्मेवारी दिने र उक्त कार्यक्रमहरू संचालन गर्न आवश्यक सहयोग गर्ने ।
- वार्षिक तथा बहुवर्षिय योजना तर्जुमा कार्यमा अध्ययन परिक्षण तथा तथ्याङ्क शाखालाई सुझाव दिने तथा सहयोग गर्ने ।
- आफ्नो शाखाको मासिक, चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदनहरू प्रत्येक महिनाको २ गते भित्र अनिवार्य रूपमा तयार गरी अध्ययन परिक्षण तथा तथ्याङ्क शाखालाई उपलब्ध गर्ने गराउने ।
- समय सापेक्ष र विशेष प्रकृतिका विशेषज्ञ प्राविधिक सेवा टेवा प्रदान गर्ने गराउने ।
- तालिम तथा गोष्ठिहरूमा संयोजक/सहजकर्ताको भूमिका निर्वाह गर्ने ।
- आफु मातहतका कर्मचारीहरूको कार्य सम्पादन मूल्यांकन गर्ने ।
- कार्यालय परिसरमा आलंकारिक बिरुवाहरूको रोपण तथा संरक्षण गर्ने गराउने ।
- समय समयमा कार्यक्रमहरूको अनुगमन निरीक्षण गर्ने तथा बस्तुस्थिति बारे कार्यालय प्रमुख समक्ष प्रतिवेदन पेश गर्ने ।
- कार्यालयमा भएको जिन्सी सर सामानहरूको बेला बेलामा अनुगमन निरीक्षण गरी रखेँखावतथा सुरक्षामा सहयोग गर्ने गराउने
- बागबानी संग सम्बन्धित कार्यहरू गर्ने गराउने
- कार्यालय प्रमुखले लाए अहाएका अन्य कार्यहरू गर्ने गराउने लगायत सुम्पिएका जिम्मेवारीहरू समेत निर्वाह गर्ने ।

**श्री महेन्द्र कुमार ओझा, क.स.न. १७३०५१**

### **कृषि अर्थ विज्ञ (अधिकृतस्तर आठौं)**

- मासिक, चौमासिक, वार्षिक प्रगति प्रतिवेदनहरू तथा वार्षिक योजना तर्जुमा तयारीको लागि आवश्यक तथ्याङ्क संकलन कार्य लगायत अध्ययन परिक्षण तथा तथ्याङ्क शाखाबाट संचालन गर्ने कार्य गर्ने ।
- कार्यालयको वार्षिक पुस्तिका तथा प्रोफाईल, प्राविधिक पुस्तिका र प्रचार प्रसार सामाग्री तयार गर्न सहयोग गर्ने ।
- तालिम तथा गोष्ठिहरू संचालनमा संयोजक/सहजकर्ताको भूमिका निर्वाह गर्ने ।
- तालुक निकाय तथा अन्य सरोकारवाला निकायहरूबाट माग भए अनुसारका सुचना, तथ्याङ्क, प्रतिवेदन लगायतका विवरणहरू समयमै उपलब्ध गराउने ।
- कार्यालयका महत्वपूर्ण कागजात, सुचना तथा जानकारीहरू फाईल गरी चुस्त दुरुस्त रूपमा राख्ने ।
- कार्यालयको पोष्टर लिफलेट, पम्पलेट, बुकलेट लगायत प्राविधिक प्रकाशनहरू र प्रोफाईल तयारी गर्न लेख रचना र तथ्याङ्क उपलब्ध गराउने ।
- नियमित अनुगमन तथा निरीक्षण गरी कार्यालयमा प्रतिवेदन पेश गर्ने ।
- कृषि ओ.जे.टि. कार्यक्रममा जे.टि./जे.टि.ए. हरूलाई परिचालन गर्ने ।
- आवश्यकता अनुसार स्थालगत रूपमा पलान्ट क्लिनिक लगायत आकस्मिक बाली संरक्षण सेवा समेतसंचालन गर्ने ।
- मौरी पालन, च्याउ खेती र रेशम खेती प्रवर्धन कार्यक्रममा सहयोग गर्ने ।
- स्थानीय तह,लगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरी कृषि प्रवर्धनकार्यक्रमहरू संचालन गर्ने ।
- कार्यालय प्रमुख र आफु भन्दा माथील्लो तहका कर्मचारीले लाए अहाएको अन्य कार्य गर्ने र पाएको जिम्मेवारी निर्वाह गर्ने/गराउने ।

श्री .....

### कृषि प्रसार तथा तालिम शाखा

- प्रसार तथा तालिम शाखाको जिम्मेवारी लिई आफु मातहतका कर्मचारी तथा अन्य शाखाहरूसँग समन्वय तथा सहकार्य गरी कार्यक्रमहरू प्रभावकारी रूपमा संचालन गर्ने गराउने ।
- शाखामा रहेका कर्मचारीहरूलाई आवश्यकता अनुसार विभिन्न कार्यक्रमहरूको जिम्मेवारी दिने र उक्त कार्यक्रमहरू संचालन गर्न आवश्यक सहयोग गर्ने ।
- कार्यक्रम तथा बजेट तर्जुमा र प्रगति प्रतिवेदन तयारी गर्नेकार्यमा अध्ययन परिक्षण तथा तथ्याङ्क शाखालाई सुझाव दिने तथा सहयोग गर्ने ।
- आपनो शाखाको मासिक, चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदनहरू प्रत्येक महिनाको २ गते भित्र अनिवार्य रूपमा तयार गरी अध्ययन परिक्षण तथा तथ्याङ्क शाखालाई उपलब्ध गर्ने गराउने ।
- समय सापेक्ष र विशेष प्रकृतिका विशेषज्ञ प्राविधिक सेवा टेवा प्रदान गर्ने गराउने ।
- तालिम तथा गोष्ठिहरू संचालनमा सयोजक-सहजकर्ताको भूमिका निर्वाह गर्ने ।
- माटो तथा मलखाद र बित्तिविजन सम्बन्धि सामान्य प्रयोगशाल सेवा संचालन गर्ने ।
- किसान कल सेन्टर संचालन गर्ने तथा कार्यालयसंग सम्बन्धित सामाजिक सञ्जाल संचालन गर्ने गराउने ।
- आफु मातहतका कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन गर्ने ।
- समय समयमा कार्यक्रमहरूको अनुगमन निरिक्षण गर्ने तथा बस्तुस्थिति बारे कार्यालय प्रमुख समक्ष प्रतिवेदन पेश गर्ने ।
- स्नातक कृषि ईन्टर्नहरूलाई परिचालन तथा सहजिकरण गर्ने गराउने ।
- कार्यालय प्रमुखले लाए अहाएका अन्य कार्यहरू गर्ने गराउने लगायत सुम्पिएका जिम्मेवारीहरू समेत निर्वाह गर्ने ।

श्री प्रकाश मरासिनी, क.स.न. काजमा गुल्मी

### बाली संरक्षण अधिकृत (अधिकृतस्तर सातौं)

- विशेषज्ञ सेवा शाखामा जिम्मेवारी रहि शाखा प्रमुख तथा अन्य कर्मचारीहरूसँग समन्वय गरी कार्यक्रमहरू प्रभावकारी रूपमा संचालन गर्ने ।
- जिम्मेवारी पाएका कार्यक्रमहरू संचालन गर्ने गराउने ।
- वार्षिक तथा बहुवर्षिय योजना तर्जुमा कार्यमा अध्ययन परिक्षण तथा तथ्याङ्क शाखालाई सुझाव दिने तथा सहयोग गर्ने ।
- आपनो शाखाको मासिक, चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदनहरू प्रत्येक महिनाको २ गते भित्र अनिवार्य रूपमा तयार गरी अध्ययन परिक्षण तथा तथ्याङ्क शाखालाई उपलब्ध गर्ने गराउने ।
- समय सापेक्ष र विशेष प्रकृतिका विशेषज्ञ प्राविधिक सेवा टेवा प्रदान गर्ने गराउने ।
- तालिम तथा गोष्ठिहरूमा सयोजक/सहजकर्ताको भूमिका निर्वाह गर्ने ।
- समय समयमा कार्यक्रमहरूको अनुगमन निरिक्षण गर्ने तथा बस्तुस्थिति बारे कार्यालय प्रमुख समक्ष प्रतिवेदन पेश गर्ने ।
- कार्यालयमा भएको जिन्सी सर सामानहरूको बेला बेलामा अनुगमन निरिक्षण गरी रख्नुखावतथा सुरक्षामा सहयोग गर्ने गराउने ।
- बाली संरक्षणका सम्पूर्ण कार्यहरू गर्ने गराउने
- कार्यालय प्रमुखले लाए अहाएका अन्य कार्यहरू गर्ने गराउने लगायत सुम्पिएका जिम्मेवारीहरू समेत निर्वाह गर्ने ।

श्री खुबीराम पोख्रेल, क.स.न. हाल काजमा

### अधिकृत (अधिकृतस्तर छैटौं)

- मासिक, चौमासिक तथा वार्षिक प्रगति लगायतका प्रतिवेदनहरू तयारी तथा वार्षिक योजना तर्जुमाको लागि आवश्यक तथ्याङ्क संकलन कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने ।
- बागबानी लगायत कृषि व्यवसाय संग सम्बन्धित प्राविधिक सेवा संचालन गर्ने ।
- कार्यालयको वार्षिक पुस्तिका तथा प्रोफाईल, प्राविधिक पुस्तिका र प्रचार प्रसार सामाग्री तयार गर्न सहयोग गर्ने ।
- तालिम तथा गोष्ठिहरू संचालनमा सहजकर्ताको भूमिका निर्वाह गर्ने ।

- तालुक निकाय तथा अन्य सरोकारवाला निकायहरूबाट माग भए अनुसारका सम्बन्धित सूचना, तथ्याङ्क प्रतिवेदन लगायतका विवरणहरू समयमै उपलब्ध गराउने ।
- कार्यालय तथा सम्बन्धित शाखाका महत्वपुर्ण कागजात, सुचना तथा जानकारीहरू फाईल गरी चुस्त दुरुस्त रूपमा राख्ने ।
- कार्यालयको पोष्टर लिफलेट, पम्पलेट, बुकलेट लगायत प्राविधिक प्रकाशनहरू र प्रोफाईल तयारी गर्न लेख रचना र तथ्याङ्क उपलब्ध गराउने ।
- नियमित अनुगमन तथा निरिक्षण गरी कार्यालयमा प्रतिवेदन पेश गर्ने ।
- कृषि ओ.जे.टि. कार्यक्रममा जे.टि./जे.टि.ए. हरूलाई परिचालन गर्ने ।
- बागबानी संग सम्बन्धित कार्यहरू गर्ने ।
- कार्यालय प्रमुख तथा आफु भन्दा माथिल्लो तहका कर्मचारीले लाए अहाएको अन्य कार्य गर्ने गराउने र पाएको जिम्मेवारी निर्वाह गर्ने ।

**श्री बलराम घिमिरे, क.स.नं. १३७६२४**

**अधिकृत (अधिकृतस्तर छैटौं)**

- मासिक, चौमासिक तथा बार्षिक प्रगति लगायतका प्रतिवेदनहरू तयारी तथा वार्षिक योजना तर्जुमाको लागि आवश्यक तथ्याङ्क संकलन कार्यमा शाखा प्रमुखलाई सहयोग गर्ने ।
- बागबानी लगायत कृषि व्यवसाय संग सम्बन्धित प्राविधिक सेवा संचालन गर्ने ।
- कार्यालयको बार्षिक पुस्तिका तथा प्रोफाईल, प्राविधिक पुस्तिका र प्रचार प्रसार सामाग्री तयार गर्न सहयोग गर्ने ।
- तालिम तथा गोष्ठिहरू संचालनमा सहजकर्ताको भूमिका निर्वाह गर्ने ।
- तालुक निकाय तथा अन्य सरोकारवाला निकायहरूबाट माग भए अनुसारका सम्बन्धित सूचना, तथ्याङ्क प्रतिवेदन लगायतका विवरणहरू समयमै उपलब्ध गराउने ।
- कार्यालय तथा सम्बन्धित शाखाका महत्वपुर्ण कागजात, सुचना तथा जानकारीहरू फाईल गरी चुस्त दुरुस्त रूपमा राख्ने ।
- कार्यालयको पोष्टर लिफलेट, पम्पलेट, बुकलेट लगायत प्राविधिक प्रकाशनहरू र प्रोफाईल तयारी गर्न लेख रचना र तथ्याङ्क उपलब्ध गराउने ।
- नियमित अनुगमन तथा निरिक्षण गरी कार्यालयमा प्रतिवेदन पेश गर्ने ।
- कृषि ओ.जे.टि. कार्यक्रममा जे.टि./जे.टि.ए. हरूलाई परिचालन गर्ने ।
- बागबानी संग सम्बन्धित कार्यहरू गर्ने ।
- कार्यालय प्रमुख तथा आफु भन्दा माथिल्लो तहका कर्मचारीले लाए अहाएको अन्य कार्य गर्ने गराउने र पाएको जिम्मेवारी निर्वाह गर्ने ।

**श्री निम बहादुर आचार्य (खत्री), क.स.नं. १३७२६८**

**अधिकृत (अधिकृतस्तर छैटौं)**

- मासिक, चौमासिक, बार्षिक प्रगति प्रतिवेदनहरू तथा वार्षिक योजना तर्जुमा तयारीको लागि आवश्यक तथ्याङ्क संकलन कार्य लगायत अध्ययन परिक्षण तथा तथ्याङ्क शाखाबाट संचालन गर्ने कार्य गर्ने ।
- बाली संरक्षण, सम्बन्धि प्राविधिकसेवा प्रदान गर्ने ।
- कार्यालयको बार्षिक पुस्तिका तथा प्रोफाईल, प्राविधिक पुस्तिका र प्रचार प्रसार सामाग्री तयार गर्न सहयोग गर्ने ।
- तालिम तथा गोष्ठिहरू संचालनमा सहजकर्ताको भूमिका निर्वाह गर्ने ।
- तालुक निकाय तथा अन्य सरोकारवाला निकायहरूबाट माग भए अनुसारका सुचना, तथ्याङ्क, प्रतिवेदन लगायतका विवरणहरू समयमै उपलब्ध गराउने ।
- कार्यालयका महत्वपुर्ण कागजात, सुचना तथा जानकारीहरू फाईल गरी चुस्त दुरुस्त रूपमा राख्ने ।
- कार्यालयको पोष्टर लिफलेट, पम्पलेट, बुकलेट लगायत प्राविधिक प्रकाशनहरू र प्रोफाईल तयारी गर्न लेख रचना र तथ्याङ्क उपलब्ध गराउने ।
- नियमित अनुगमन तथा निरिक्षण गरी कार्यालयमा प्रतिवेदन पेश गर्ने ।

- कृषि ओ.जे.टि. कार्यक्रममा जे.टि./जे.टि.ए. हरुलाई परिचालन गर्ने ।
- आवश्यकता अनुसार स्थालगत रूपमा पलान्ट क्लिनिक लगायत आकस्मिक बाली संरक्षण सेवा समेत संचालन गर्ने ।
- मौरी पालन, च्याउ खेती र कार्यक्रममा सहयोग गर्ने ।
- स्थानीय तह, लगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरी कृषि प्रवर्धनकार्यक्रमहरू संचालन गर्ने ।
- कार्यालय प्रमुख र आफु भन्दा माथील्लो तहका कर्मचारीले लाए अहाएको अन्य कार्य गर्ने र पाएको जिम्मेवारी निर्बाह गर्ने ।

श्री टिकाराम न्यौपाने, क.स.न. २०१५३५

### अधिकृत (अधिकृतस्तर छैटौं)

- प्रसार तथा तालिम शाखा तथा अन्य शाखाहरूसँग समन्वय एवं सहकार्य गरी कार्यक्रमहरू प्रभावकारी रूपमा संचालन गर्ने गराउने ।
- शाखामा रहेका कर्मचारीहरूलाई आवश्यकता अनुसार विभिन्न कार्यक्रमहरू संचालन गर्न आवश्यक सहयोग गर्ने ।
- कार्यक्रम तथा बजेट तर्जुमा र प्रगति प्रतिवेदन तयारी गर्नेकार्यमा अध्ययन परिक्षण तथा तथ्याङ्क शाखालाई सुझाव दिने तथा सहयोग गर्ने ।
- आफ्नो शाखाको मासिक, चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदनहरू प्रत्येक महिनाको २ गते भित्र अनिवार्य रूपमा तयार गरी अध्ययन परिक्षण तथा तथ्याङ्क शाखालाई उपलब्ध गर्ने गराउने ।
- समय सापेक्ष र विशेष प्रकृतिका विशेषज्ञ प्राविधिक सेवा टेवा प्रदान गर्ने गराउने ।
- तालिम तथा गोष्ठिहरू संचालनमा सयोजक-सहजकर्ताको भूमिका निर्वाह गर्ने ।
- किसान कल सेन्टर संचालन गर्ने तथा कार्यालयसँग सम्बन्धित सामाजिक सञ्जाल संचालन गर्ने गराउने ।
- समय समयमा कार्यक्रमहरूको अनुगमन निरिक्षण गर्ने तथा बस्तुस्थिति बारे कार्यालय प्रमुख समक्ष प्रतिवेदन पेश गर्ने ।
- स्नातक कृषि इन्टर्नहरूलाई परिचालन तथा सहजिकरण गर्ने गराउने ।
- कार्यालय प्रमुखले लाए अहाएका अन्य कार्यहरू गर्ने गराउने लगायत सुम्पिएका जिम्मेवारीहरू समेत निर्बाह गर्ने ।

श्री .....

### लेखापाल (सहायकस्तर पाचौं)

- आर्थिक प्रशासन सम्बन्धि सुझाव/राय प्रदान गर्ने ।
- लेखा परिक्षण गराउने ।
- बेरुजु लगत राख्ने, बेरुजु हुन नदिने पहल गर्ने र बेरुजु सम्परिक्षण तथा फर्झ्यौट गराउने ।
- बजेट तथा कार्यक्रम तर्जुमा कार्यमा आवश्यक सुझाव दिने तथा सहयोग गर्ने ।
- बजेट निकासा माग गर्ने र मितब्ययी तरीकाले बजेट खर्च गर्ने ।
- आर्थिक कारोबारको श्रेस्ता चुस्त दुरुस्त राख्ने ।
- आर्थिक प्रशासन सम्बन्धि अन्य काम गर्ने ।
- आवश्यकता अनुसार अनुगमन तथा निरिक्षण गरी कार्यालयमा प्रतिवेदन पेश गर्ने ।
- मासिक/चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदन तयारीमा सुझाव दिने तथा सहयोग गर्ने ।
- तालुक निकाय लगायत सम्बन्धित अन्यबाट माग भएका लेखा सम्बन्धित दिन आवश्यक भएका विवरणहरू सूचना अधिकारी मार्फत उपलब्ध गराउने ।
- कार्यालय प्रमुख र आफु भन्दा माथील्लो तहका कर्मचारीले लाए अहाएको अन्य कार्य गर्ने र पाएको जिम्मेवारी निर्बाह गर्ने ।

श्री .....

### सहायक (सहायकस्तर पाचौं)

- कर्मचारीहरूको दैनिक हाजिरी, बिदा, काज व्यवस्थित राख्ने र चिठी पत्रहरूको दर्ता चलानी गर्ने ।
- कर्मचारीहरूको व्यक्तिगत विवरण चुस्त दुरुस्त राख्ने, कर्मचारीहरूको कार्य सम्पादन मूल्यांकन फाराम प्रत्येक आर्थिक वर्षको साउन ७ गते भित्र भर्न लगाई दर्ता गरी राख्ने, कर्मचारीहरूको सम्पति विवरण समयमै भर्न लगाई सम्बन्धित निकायलाई पठाउन ब्यवस्था गर्ने ।

- कार्यालयको जिन्सी सामानहरूको श्रेस्ता अद्यावधिक गरि सुरक्षित राख्ने र नियमित रूपमा जिन्सी निरिक्षण गर्ने गराउने कार्यमा सहयोग गर्ने ।
- कार्यालयको माग फाराम, खरिद आदेश र दाखिला प्रतिवेदन समयमै तयार तथा अद्यावधिक गर्ने ।
- कार्यालय र कार्यालयका कार्यक्रम संचालनका लागि विभिन्न प्रकृतिहरूका टिप्पणीहरूको उठान गरी टुङ्गो लगाउने ।
- कार्यालयको दरबन्दी विवरण, रिक्त कर्मचारी विवरण तयार गर्ने र तालुक निकायहरूमा आवश्यकता अनुसार पदपुर्तिको लागि कर्मचारी माग दरबन्दी पठाउने व्यवस्था मिलाउने ।
- कार्यालयको भौतिक चल/अचल सम्पत्तिको श्रेस्ता अद्यावधिक गरी सुरक्षित साथ राख्ने ।
- कर्मचारीहरूको रमाना, स्वागत र विदाई सम्बन्धि आवश्यक कामहरू गर्ने ।
- आगन्तुक पुस्तिका र निरिक्षण पुस्तिकाको उचित प्रयोग गर्न व्यवस्था मिलाउने ।
- कार्यालयको नियमित बैठक सञ्चालन गर्ने, कर्मचारी परिचय-पत्र र पोषाकको उचित पालन गर्न लगाउने ।
- कार्यालयको काम काजको लागि विभिन्न शाखाका कर्मचारीहरूको माग अनुसार आवश्यक स्टेशनरी सामाग्रीहरू तथा लगावुक भराई ईन्धन उपलब्ध गराउने ।
- कार्यालयका सवारी साधनहरूको विलावुक तथा विमाको नविकरण गरी राख्ने ।
- कार्यालयका जिन्सीहरूको आवश्यकता अनुसार लिलाम बिक्रिको व्यवस्था मिलाउने ।
- कार्यालयको चालु तथा पुजिगत कार्यक्रम अन्तर्गतिका स्टेशनरी सामाग्रीहरू र जिन्सी मालसामनहरूको खरिद गरि दाखिला गर्ने ।
- जिल्ला प्रशासन कार्यालय तथा तालुक निकायहरूबाट निर्देशन भए बमोजिम कार्यालयमा सुशासनका विभिन्न क्रियाकलापहरू संचालन गर्ने ।
- कार्यालयको कोटेशन, सिलबन्दी दरभाउ पत्रहरू र सो सम्बन्धि सार्वजानिक सुचनाहरू व्यवस्थित गर्ने तथा टेन्डर प्रकृया अघि बढाउनको लागि आवश्यक कामहरू गर्ने ।
- कार्यालय प्रमुख तथा आफु भन्दा माथिल्लो तहका कर्मचारीहरूले लाए अहाएको अन्य कामहरू गर्ने र पाएको जिम्मेवारी निर्वाह गर्ने ।

### श्री तेज बहादुर नेपली

#### हलुका सवारी चालक (श्रेणी विहीन) करार

- कार्यालयको गाडी तथा दुई पाइपे (मोटरसाईकलको) सरसफाई गर्ने ।
- कार्यालयको गाडी पार्किङ ठाउँमा स्थलको नियमित सरसफाई गर्ने ।
- कार्यालयको आदेश अनुसार चार पाइपे सवारी साधन मार्फत कार्यालय प्रमुख तथा अन्य कर्मचारीहरूलाई समयमै सुरक्षित रूपमा सम्बन्धित ठाउँमा पुर्याउने ।
- कार्यालयको आदेश अनुसार कार्यालयको सामाग्रीहरू सम्बन्धित ठाउँमा ढुवानी गरी सम्बन्धितलाई जिम्मा लगाउने ।
- सवारी साधनमा रहेका यन्त्र उपकरण तथा अन्य सामाग्रीहरूको सु-व्यवस्था तथा सुरक्षा गर्ने ।
- सुरक्षित तथा उपयुक्त स्थानमा गाडी पार्किङ गर्ने ।
- कार्यालय प्रमुख तथा आफु भन्दा माथिल्लो तहका कर्मचारीहरूले लाए अहाएको अन्य कामहरू गर्ने र पाएको जिम्मेवारी निर्वाह गर्ने ।

### श्री दामोदर चुदाली (करारमा)

#### कार्यालय सहयोगी (श्रेणी विहीन)

- दैनिक रूपमा कार्यालय खोल्ने र बन्द गर्ने ।
- कार्यालयका विभिन्न शाखाका कार्यक्रमहरू तथा कार्यालय परिसरमा दैनिक सरसफाई गर्ने ।
- कार्यालयमा चिसो, तातो पानी र चियाको व्यवस्था गर्ने ।
- कार्यालयको टेलीफोन उठाउने तथा रेखदेख गर्ने ।
- कार्यालयका चिठी पत्रहरू बुझ्ने र बुझाउने, कार्यालयबाट पठाउनु पर्ने चिठी पत्रहरू हुलाक लगायत विभिन्न माध्यमबाट समयमै पुर्याउने ।
- कार्यालय परिसरमा रहेका आलंकारीक विरुद्धाहरू रेखदेख तथा हेरचाह गर्ने ।

- कार्यालय तथा आवासमा विग्रे भत्केका तथा अबरुद्ध भएको बिजुली, पानी, पंखा, हिटर, मोटर, ईन्टरनेट, कम्प्युटर र फोटोकपी मेसिन, मल्टीमिडिया र इयाल ढोका मर्मत सुधार तथा सुचारू गर्नको लागि जानकारी गराउने तथा अग्रसर हुने ।
- आवश्यकतानुसार सार्वजनिक बिदाको दिन कार्यालयको नियमित पालोपहरा तथा रेखदेख गर्ने ।
- कार्यालयमा पाल्नु भएका सेवाग्राहीहरूलाई बस्ने व्यवस्था मिलाउने ।
- कार्यालयको अतिथी गृह, बैठक कक्ष र तालिम कक्षको नियमित रूपमा सरसफाई गर्ने ।
- आफु भन्दा माथिल्लो तहका कर्मचारीहरूले अहाएको अन्य काम गर्ने ।

### श्री झबिन्द्र प्रसाद आचार्य

#### कार्यालय सहयोगी (श्रेणी विहीन) (करार)

- दैनिक रूपमा कार्यालय खोल्ने र बन्द गर्ने ।
- कार्यालयका विभिन्न शाखाका कार्यकक्षहरु तथा कार्यालयको परिसरमा दैनिक सरसफाई गर्ने ।
- कार्यालयमा चिसो, तातो पानी र चियाको व्यवस्था गर्ने ।
- कार्यालयको टेलीफोन उठाउने तथा रेखदेख गर्ने ।
- कार्यालयका चिठ्ठी पत्रहरू बुझ्ने र बुझाउने, कार्यालयबाट पठाउनु पर्ने चिठ्ठी पत्रहरू हुलाक लगायत विभिन्न माध्यमबाट समयमै पुर्याउने ।
- कार्यालय परिसरमा रहेका आलंकारीक विरूवाहरू रेखदेख तथा हेरचाह गर्ने ।
- कार्यालय तथा आवासमा विग्रे भत्केका तथा अबरुद्ध भएको बिजुली, पानी, पंखा, हिटर, मोटर, ईन्टरनेट, कम्प्युटर र फोटोकपी मेसिन, मल्टीमिडिया र इयाल ढोका मर्मत सुधार तथा सुचारू गर्नको लागि जानकारी गराउने तथा अग्रसर हुने ।
- आवश्यकतानुसार सार्वजनिक बिदाको दिन कार्यालयको नियमित पालोपहरा तथा रेखदेख गर्ने ।
- कार्यालयमा पाल्नु भएका सेवाग्राहीहरूलाई बस्ने व्यवस्था मिलाउने ।
- कार्यालयको अतिथी गृह, बैठक कक्ष र तालिम कक्षको नियमित रूपमा सरसफाई गर्ने ।
- आफु भन्दा माथिल्लो तहका कर्मचारीहरूले अहाएको अन्य काम गर्ने ।

### श्री निमकला बिटालु

#### कार्यालय सहयोगी (श्रेणी विहीन) (करार)

- दैनिक रूपमा कार्यालय खोल्ने र बन्द गर्ने ।
- कार्यालयका विभिन्न शाखाका कार्यकक्षहरु तथा कार्यालयको परिसरमा दैनिक सरसफाई गर्ने ।
- कार्यालयमा चिसो, तातो पानी र चियाको व्यवस्था गर्ने ।
- कार्यालयको टेलीफोन उठाउने तथा रेखदेख गर्ने ।
- कार्यालयका चिठ्ठी पत्रहरू बुझ्ने र बुझाउने, कार्यालयबाट पठाउनु पर्ने चिठ्ठी पत्रहरू हुलाक लगायत विभिन्न माध्यमबाट समयमै पुर्याउने ।
- कार्यालय परिसरमा रहेका आलंकारीक विरूवाहरू रेखदेख तथा हेरचाह गर्ने ।
- कार्यालय तथा आवासमा विग्रे भत्केका तथा अबरुद्ध भएको बिजुली, पानी, पंखा, हिटर, मोटर, ईन्टरनेट, कम्प्युटर र फोटोकपी मेसिन, मल्टीमिडिया र इयाल ढोका मर्मत सुधार तथा सुचारू गर्नको लागि जानकारी गराउने तथा अग्रसर हुने ।
- आवश्यकतानुसार सार्वजनिक बिदाको दिन कार्यालयको नियमित पालोपहरा तथा रेखदेख गर्ने ।
- कार्यालयमा पाल्नु भएका सेवाग्राहीहरूलाई बस्ने व्यवस्था मिलाउने ।
- कार्यालयको अतिथी गृह, बैठक कक्ष र तालिम कक्षको नियमित रूपमा सरसफाई गर्ने ।
- आफु भन्दा माथिल्लो तहका कर्मचारीहरूले अहाएको अन्य काम गर्ने ।

### ४. निकायबाट प्रदान गरिने सेवा:-

क्र.स.	कार्यक्रम / क्रियाकलाप
१	कागती खेती प्रवर्द्धन कार्यक्रम

२	सिंचाइ सहित कृषि विकास कार्यक्रम
३	मागमा आधारित व्यसायिक कृषि/पशुपन्धी विकास कार्यक्रम
४	बालीवस्तु विशेष प्रवर्द्धन कार्यक्रम
५	स्थानीय तहमा खटाइएका प्राविधिक जनशक्ति मार्फत कृषि रूपान्तरण अभियान
६	आवश्यकतामा आधारित कृषि तथा पशुपन्धी विकास सहयोग कार्यक्रम( कृषकसँग कृषि मन्त्री कार्यक्रम )
७	कागती खेती प्रवर्द्धन कार्यक्रम( मालारानी गा.पा. )
८	स्मार्ट कृषि गाउँ कार्यक्रम २०७६/७७ क्रमागत
९	स्मार्ट कृषि गाउँ कार्यक्रम २०७७/७८ क्रमागत
१०	कार्यक्रमको उपलब्धि प्रोफाइल प्रकाशन
११	सरोकारवालाहरुसंग अन्तरक्रिया गोष्ठी
१२	योजना तर्जुमा तथा समिक्षा गोष्ठी
१३	संस्थागत विकास तथा स्मार्ट कृषि गाउँ कार्यक्रम हस्तान्तरण
१४	विभिन्न समिति, सञ्जाल, सरोकारवालाहरुसंगको बैठक
१५	तथ्यांक संकलन तथा अद्यावधिक
१६	वार्षिक प्रगती तथा तथ्याङ्क पुस्तिका प्रकाशन
१७	"स्थानीय रेडियो/टेलिभिजन पत्रपत्रिका बाट विविध सामाग्री प्रसारण
१८	शुलभ कर्जा सहजकर्ताको परिश्रमिक
१९	स्थानीय तहका कृषि प्राविधिकहरुसंग अन्तरकूया(गोष्ठी तथा कार्यशाला)
२०	जिल्लास्तरी कृषक तालिम शिद्दी ( बीउ उत्पादन/तरकारी/सुन्तला/बजार तथा बजारीकरण)
२१	घुम्ति स्थलगत तालिम
२२	किसान सशक्तिकरण तालिम अर्घाखाँची
२३	स्थानीय तहसंग योजना तर्जुमा गोष्ठी
२४	आत्मनिर्भर बीउ उत्पादन कार्यक्रम (धान/गहुँ/मकै)
२५	मेला, दिवस, सप्ताह, महोत्सव संचालन तथा सहभागी
२६	बाली कटानी (धान/ मकै/ गहुँ/ तरकारी/ आलु/ फलफूल)
२७	फलफूल बगैचा सुदृढिकरण कार्यक्रम
२८	कृषि प्रविधि प्रदर्शन कार्यक्रम
२९	माटो व्यवस्थापन कार्यक्रम
३०	महिला लक्षित उन्नत किट वितरण कार्यक्रम
३१	स्थानीय तहका प्राविधिकहरुसँग मासिक बैठक

३२	सुन्तलाजात फलफूल नर्सरी सुदृढीकरण कार्यक्रम
३३	वर्षे फलफूल नर्सरी स्थापना
३४	आलु श्रोत बीउ उत्पादन केन्द्र स्थापना
३५	५ दिने अन्तरजिल्ला कृषक भ्रमण
३६	बगैंचा सप्ताह कार्यक्रम
३७	कार्यक्रम सार्वजनिककरण
३८	सहस्राव्दी कृषि सहकारी संस्था कोल्ड स्टोर निर्माण छत्रदेव-६
३९	आ.व. २०७८/०७९ मा स्थापना भएको कृषि तर्फको व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम निरन्तरता मकै १

#### ५. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी:-

क्र.स.	सेवा प्रदान गर्ने शाखा	जिम्मेवारी अधिकारी
१.	कार्यालय प्रमुख	श्री राममिलन प्रसाद विश्वकर्मा
२.	बिशेषज्ञ सेवा शाखा	श्री बलराम घिमिरे
३.	अध्ययन परिक्षण तथा तथ्याङ्क शाखा	श्री महेन्द्र कुमार ओझा
४.	तालिम तथा प्रशार शाखा	श्री टिकाराम न्यौपाने / श्री खुबीराम पोख्रेल
५.	लेखा शाखा	श्री पशुपति खनाल (कामकाज)
६.	प्रशासन फाँट	श्री निम बहादुर आचार्य खन्ती (कामकाज)

#### ६. सेवा प्रदान गर्न लाग्ने दस्तुर र अबधि:-

- प्राविधिक सेवा निःशुल्क र तुरुन्त
- बीउ बिजन विकेता प्रमाण पत्र जारी तथा नवीकरण शुल्क नियमानुसार र प्रक्रिया पुरा भएमा तुरुन्त अन्यथा २-३ दिन।

#### ७. निर्णय गर्ने प्रक्रिया र अधिकारः-

- कार्यालयमा प्राविधिक छलफल, स्थलगत अनुगमन निरिक्षण, कार्यक्रम संचालन कार्यविधिमा तोकिएको समिति द्वारा निर्णय तथा उपयुक्त देखिएका कार्यक्रमहरूको संझौता तथा कार्यान्वयन ।

#### ८. निर्णय उपर उजुरी सुन्ने अधिकारी:-

- अधिकारीको नामः- राममिलन प्रसाद विश्वकर्मा

#### ९. सम्पादन गरेको कामको विवरणः-

मुख्य मुख्य कामको विवरणः यस अवधिमा भएगरेको कार्यको विवरणः

क्र.सं.	मुख्य मुख्य कृयाकलापहरू	असोज महिना सम्मको प्रगति
१	सिंचाइ सहित कृषि विकास कार्यक्रम	१९ वटा प्रस्ताव प्राप्त
२	मागमा आधारित व्यासायिक कृषि/पशुपन्धी विकास कार्यक्रम	३० वटा प्रस्ताव प्राप्त
३	बालीवस्तु विशेष प्रवर्द्धन कार्यक्रम	४ वटा प्रस्ताव प्राप्त
४	स्मार्ट कृषि गाउँ कार्यक्रम २०७७/७८ क्रमागत	कार्ययोजना सहमतिको लागि मन्त्रालयमा पठाइ सकिएको

५	विभिन्न समिति, सन्जाल, सरोकारबालाहरुसंगको बैठक	२ पटक बैठक बस्यो
६	तथ्यांक संकलन तथा अद्यावधिक	भइरहेको
७	वार्षिक प्रगती तथा तथ्याङ्क पुस्तिका प्रकाशन	छापाखाना पठाइ सकिएको
८	"स्थानीय रेडियो/टेलिभिजन पत्रपत्रिका बाट विविध सामाग्री प्रसारण	भइरहेको
९	आत्मनिर्भर बीउ उत्पादन कार्यक्रम (धान/गहुँ/मके)	१ वटा प्रस्ताव
१०	बाली कटानी (धान/ मके/ गहुँ/ तरकारी/ आलु/ फलफूल)	३६ वटा मकै बाली क्रपकटिङ् भएको तथ्याङ्क तयार गर्ने क्रममा रहेको
११	कृषि प्रविधि प्रदर्शन कार्यक्रम	६ जना कृषक छनौट
१२	स्थानीय तहका प्राविधिकहरुसँग मासिक बैठक	३ पटक भएको
१३	वर्षे फलफूल नर्सरी स्थापना	१ वटा प्रस्ताव
१४	आलु श्रोत बीउ उत्पादन केन्द्र स्थापना	३ वटा प्रस्ताव
१५	कार्यक्रम सार्वजनिककरण	भइसकेको
१६	इन्भर्टर खरीद	सम्पन्न भएको

#### १०. प्रमुख तथा सूचना अधिकारीको नाम र पद:-

- प्रमुखको नाम:- राममिलन प्रसाद विश्वकर्मा, पद:- प्रमुख
- सूचना अधिकारीको नाम:- महेन्द्र कुमार ओझा, पद:- कृषि अर्थ विज्ञ (अधिकृतस्तर आठौं)

#### ११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची:-

- १.कृषि विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७७
  २. Project Implementation manual-2077
  ३. स्मार्ट कृषि गाउँ सहयोगी कार्यक्रम संचालन विधि-२०७६
  - ४.कृषि तथा पशुपंक्षी विकास अभियानमुखी कार्यक्रम संचालन कार्यविधि-२०७७
  - ५.कृषि तथा पशु विषय अध्ययन् गरेका युवाहरुको लागि उद्यमशिलता विकास कार्यक्रम संचालन कार्यविधि-२०७६
  - ६.प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रम संचालन प्रक्रिया, २०७७
  - ७.आरन व्यवस्थापन सहयोग कार्यक्रम संचालन कार्यविधि, २०७६
  - ८.भूमि व्यवस्था, कृषि तथा सहकारी क्षेत्रमा अनुदान व्यवस्थापन कार्यविधि, २०७७
  - ९.उत्पादन प्रवर्द्धनमा आधारित कृषक सहयोग कार्यक्रम संचालन कार्यविधि, २०७६
  - १०.मिशन कार्यक्रम संचालन कार्यविधि २०७७
  - ११.फलफूल विरुद्ध रोपण कार्यविधि २०७५
  - १२.करार खेती संचालन कार्यविधि २०७६
  १३. कृषि तथा पशुपंछी विकास कार्यक्रम संचालन कार्यविधि, २०७९
- .....

#### १२. आमदानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरण:-

कार्यालयको नाम र ठेगाना: कृषि ज्ञान केन्द्र अर्धाखाँची

	बजेट उप शिर्षक नं.	कार्यक्रमको नाम	वार्षिक विनियोजित बजेट रु.हजारमा	असोज महिनाको प्रगती बजेट रु.हजारमा	हालसम्मको प्रगती बजेट रु.हजारमा	वार्षिक विनियोजनको तुलनामा हालसम्मको खर्चको प्रतिशत
१	३१२०००१२	कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम	१५७२०.००	०.०००	०.०००	०.००
२	३१२०००१३	स्मार्ट कृषि गाउँ कार्यक्रम	७८६०.००	०.०००	०.०००	०.००
४	३१२०००१८	कृषि तथा पशुपन्थी श्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रम	११७६६.००	१११.५००	१११.५००	०.९५
५	३१२०००१९	कृषि तथा पशुपन्थीजन्य उद्योग यन्त्र पूर्वाधार विकास कार्यक्रम	१०००.००			०.००
६	३१२९११२१	प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रम	१३००.००			०.००
१०	३१२०१०१६	साधारण कार्यक्रम कृषि ज्ञान केन्द्र	२६२३४.००	२६०८.००२	२६०८.००२	९.९४
कूल			६३८८०.००	२७१९.५०२	२७१९.५०२	४.२६

१३. तोकिय बमोजिमका अन्य विवरण:-

वित्र विजन इजाजत पत्र नवीकरण

१४. अधिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना सञ्चालन गरेको भए सो को विवरण:-

१५. सार्वजनिक निकायको वेभसाईट भए सो को विवरण:-

➤ website- [www.akcarghakhanchi.gov.np](http://www.akcarghakhanchi.gov.np)

➤ E-mail: akcarghakhanchi@gmail.com

१६. सार्वजनिक निकायले प्राप्त गरेको बैदेशिक सहायता ऋण, अनुदान एवं प्राबिधिक सहयोग र समझौता सम्बन्धि विवरण:-

१७. सार्वजनिक निकायले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति प्रतिवेदन:-

१७.१ वार्षिक कार्यक्रम आ.व. २०७९/८०

बजेट उपशीर्षक नं : ३१२०००१२

मन्त्रालय :कृषि तथा भूमि व्यवस्था मन्त्रालय

बजेट लाखमा

कार्यक्रम / आयोजनाको नाम : कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम

क्र.स.	कार्यक्रम / क्रियाकलाप	खर्च शीर्षक	इकाई	बार्षिक लक्ष्य			कैफियत
				परिमाण	भार	बजेट	
आ) चालु खर्च अन्तर्गतका कार्यक्रमहरु							
५.१.११.२५३	कागती खेती प्रवर्द्धन कार्यक्रम	२६४९३	हेक्टर	१०	१३.००	२०.००	
५.१.११.३९९	सिंचाइ सहित कृषि विकास कार्यक्रम	२६४९३	संख्या	६	१९.००	३०.००	
२.७.१५.५२८	मागमा आधारित व्यसायिक कृषि/पशुपन्थी विकास कार्यक्रम	२२५२२	पटक	१	३२.००	५०.००	

२.७.१५.५२९	बालीवस्तु विशेष प्रवर्द्धन कार्यक्रम	२२५२२	पटक	१	२५.००	३९.००
२.७.१५.५३३	स्थानीय तहमा खटाइएका प्राविधिक जनशक्ति मार्फत कृषि रूपान्तरण अभियान	२२५२२	पटक	१	०.८०	१.२०
२.७.१५.५४७	आवश्यकतामा आधारित कृषि तथा पशुपन्थी विकास सहयोग कार्यक्रम( कृषकसँग कृषि मन्त्री कार्यक्रम )	२२५२२	पटक	२०	३.२०	५.००
२.७.१५.७४६	कागती खेती प्रवर्द्धन कार्यक्रम( मालारानी गा.पा. )	२६४१३	पटक	१	६.४०	१०.००
२.८.१.२	अनुगमन मुल्याङ्कन तथा कार्यक्रम कार्यान्वयन भ्रमण खर्च(अनुगमन, मुल्याङ्कन र भ्रमण )	२२६११	महिना	३	१.३०	२.००
ख) चालु खर्च कार्यक्रमको जम्मा:					१००.०	१५७.२०
कुल जम्मा खर्च					१००.०	१५७.२०

बजेट उपशीर्षक नं : ३१२०००१३

मन्त्रालय : कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कार्यक्रम / आयोजनाको नाम : स्मार्ट कृषि गाउँ कार्यक्रम

क्र.स.	कार्यक्रम / क्रियाकलाप	खर्च शीर्षक	इकाई	बार्षिक लक्ष्य			कैफियत
				परिमाण	भार	बजेट	

आ) चालु खर्च अन्तर्गतका कार्यक्रमहरू

५.१.११.३००	स्मार्ट कृषि गाउँ कार्यक्रम २०७६/७७ क्रमागत	२६४१३	संख्या	२	५७.२५	४५.००	
५.१.११.३०१	स्मार्ट कृषि गाउँ कार्यक्रम २०७७/७८ क्रमागत	२६४१३	संख्या	१	३८.१७	३०.००	
२.४.१२.१४	कार्यक्रमको उपलब्धि प्रोफाइल प्रकाशन	२२३१५	पटक	१	०.७६	०.६०	

२.६.६.२३	सरोकारवालाहरुसंग अन्तरक्रिया गोष्ठी	२२५१२	पटक	१	०.७६	०.६०	
२.६.६.२६	योजना तर्जुमा तथा समिक्षा गोष्ठी	२२५१२	पटक	१	०.७६	०.६०	
२.६.६.२३४	संस्थागत विकास तथा स्मार्ट कृषि गाउँ कार्यक्रम हस्तान्तरण	२२५१२	पटक	१	०.३८	०.३०	
२.८.१.२	अनुगमन मुल्याङ्कन तथा कार्यक्रम कार्यान्वयन भ्रमण खर्च(अनुगमन, मुल्याङ्कन र भ्रमण )	२२६११	महिना	३	१.९१	१.५०	
ख) चालु खर्च कार्यक्रमको जम्मा:					१००.०	७८.६०	
कुल जम्मा खर्च					१००.०	७८.६०	

बजेट उपर्योगिक नं : ३१२०००१८

मन्त्रालय :कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कार्यक्रम / आयोजनाको नाम : कृषि तथा पशुपन्थी श्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रम

क्र.स.	कार्यक्रम / क्रियाकलाप	खर्च शीर्षक	इकाई	बार्षिक लक्ष्य			कैफियत
				परिमाण	भार	बजेट	

आ) चालु खर्च अन्तर्गतका कार्यक्रमहरु

१.२.११.१३	विभिन्न समिति, सन्जाल, सरोकारवालाहरुसंगको बैठक	२११४१	पटक	१	०.८५	१.००	
२.४.१२.२८	तथ्यांक संकलन तथा अद्यावधिक	२२३१५	पटक	१	२.५५	३.००	
२.४.१२.३३	वार्षिक प्रगती तथा तथ्याङ्क पुस्तिका प्रकाशन	२२३१५	पटक	१	०.८५	१.००	
२.४.१४.१	"स्थानीय रेडियो/टेलिभिजन पत्रपत्रिका बाट विविध सामाजी प्रसारण	२२३१५	पटक	१	०.८५	१.००	
२.५.७.१३	शुलभ कर्जा सहजकर्ताको परिश्रमिक	२२४१३	महिना	१	३.६२	४.२६	
२.६.४.२५	स्थानिय तहका कृषि प्राविधिकहरुसंग अन्तरकृया(गोष्ठी तथा कार्यशाला)	२२५१२	पटक	२	१.०२	१.२०	

२.६.४.७४	जिल्लास्तरी कृषक तालिम इदिने ( बीउ उत्पादन/तरकारी/सुन्तला/बजार तथा बजारीकरण)	२२५१२	पटक	३	३.८२	४.५०
२.६.५.२२	घुम्ति स्थलगत तालिम	२२५१२	संख्या	६	०.७६	०.९०
२.६.५.६३	किसान सशक्तिकरण तालिम अर्धाखाँची	२२५१२	पटक	१	४.२५	५.००
२.६.६.२०१	स्थानीय तहसंग योजना तर्जुमा गोष्टी	२२५१२	पटक	१	०.८५	१.००
२.७.५.३१	आत्मनिर्भर बीउ उत्पादन कार्यक्रम (धान/गहुँ/मकै)	२२५२२	हेक्टर	१८	७.६५	९.००
२.७.५.९८	मेला, दिवस, सप्ताह, महोत्सव संचालन तथा सहभागी	२२५२२	पटक	३	२.५५	३.००
२.७.१५.२०८	वाली कटानी (धान/ मकै/ गहुँ/ तरकारी/ आलु/ फलफूल)	२२५२२	संख्या	११६	०.४९	०.५८
२.७.१५.४३८	फलफूल बर्गैचा सुदृढिकरण कार्यक्रम	२२५२२	पटक	१	४.२५	५.००
२.७.१५.४५९	कृषि प्रविधि प्रदर्शन कार्यक्रम	२२५२२	पटक	१	८.५०	१०.००
२.७.१५.५३१	माटो व्यवस्थापन कार्यक्रम	२२५२२	पटक	६	२५.५०	३०.००
२.७.१५.५३४	महिला लक्षित उन्नत किट वितरण कार्यक्रम	२२५२२	पटक	१०००	४.२५	५.००
२.७.१५.५५४	स्थानीय तहका प्राविधिकहरूसँग मासिक बैठक	२२५२२	पटक	१२	०.६१	०.७२
२.७.१५.५६०	सुन्तलाजात फलफूल नर्सरी सुदृढीकरण कार्यक्रम	२२५२२	संख्या	१	४.२५	५.००
२.७.१५.५६१	वर्षे फलफूल नर्सरी स्थापना	२२५२२	पटक	१	४.२५	५.००
२.७.१५.५६५	आलु श्रोत बीउ उत्पादन केन्द्र स्थापना	२२५२२	संख्या	१	८.५०	१०.००
२.७.१५.५८१	५ दिने अन्तरजिल्ला कृषक भ्रमण	२२५२२	संख्या	१	४.२५	५.००
२.७.१५.५८२	बर्गैचा सप्ताह कार्यक्रम	२२५२२	पटक	२	१.७०	२.००
२.७.२५.१	कार्यक्रम सार्वजनिकीकरण	२२५२२	पटक	१	०.४२	०.५०

२.८.१.२	अनुगमन मुल्याङ्कन तथा कार्यक्रम कार्यान्वयन भ्रमण खर्च(अनुगमन, मुल्याङ्कन र भ्रमण )	२२६११	महिना	१२	३.४०	४.००
ख) चालु खर्च कार्यक्रमको जम्मा:					१००.०	११७.६६
कुल जम्मा खर्च					१००.०	११७.६६

बजेट उपशीर्षक नं : ३१२०००१९

मन्त्रालय :कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कार्यक्रम / आयोजनाको नाम : कृषि तथा पशुपन्थीजन्य उद्योग यन्त्र पूर्वाधार विकास कार्यक्रम

क्र.स.	कार्यक्रम / क्रियाकलाप	खर्च शीर्षक	इकाई	वार्षिक लक्ष्य			कैफियत
				परिमाण	भार	बजेट	

अ) पूँजीगत खर्च अन्तर्गतका कार्यक्रमहरु

११.४.२२.५४	सहस्राव्दी कृषि सहकारी संस्था कोल्ड स्टोर निर्माण छत्रदेव-६	३११५९	वटा	१	१००	१०	
क) पूँजीगत खर्च कार्यक्रमको जम्मा:				१	१००	१०	
कुल जम्मा खर्च				१	१००	१०	

बजेट उप शीर्षक नं. ३१२९११२९

कार्यक्रम/आयोजनाको नाम: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (संघ सर्वात अनुदान

क्र.स.	कार्यक्रम/क्रियाकलाप	खर्च शीर्षक	इकाई	वार्षिक लक्ष्य			कैफियत
				परिमाण	भार	बजेट	
	आ) चालु खर्च अन्तरगतका कार्यक्रमहरु						
३	प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक विकास कार्यक्रम						
२.७.१५.४९०	ब्लक विकास कार्यक्रम संचालनका लागि व्यवस्थापन खर्च	२२५२२	पटक	१	७.६९	१	

२.७.१५.४९७	आ.ब. २०७८/०७९ मा स्थापना भएको कृषि तर्फको व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम निरन्तरता मैके १	२२५२२	संख्या	१	९२.३१	१२
	आ) चालु खर्च कार्यक्रमको जम्मा				१००	१३
	कुल जम्मा खर्च				१००	१३

#### १७.२ हाल सम्म भए गरेको प्रगति विवरण आ.ब. २०७९/८०

क्र.सं.	मुख्य मुख्य कृयाकलापहरु	असोज महिना सम्मको प्रगति
१	सिंचाइ सहित कृषि विकास कार्यक्रम	१९ वटा प्रस्ताव प्राप्त
२	मागमा आधारित व्यायायिक कृषि/पशुपन्थी विकास कार्यक्रम	३० वटा प्रस्ताव प्राप्त
३	बालीवस्तु विशेष प्रवर्द्धन कार्यक्रम	४ वटा प्रस्ताव प्राप्त
४	स्मार्ट कृषि गाउँ कार्यक्रम २०७७/७८ क्रमागत	कार्ययोजना सहमतिको लागि मन्त्रालयमा पठाइ सकिएको
५	विभिन्न समिति, सञ्जाल, सरोकारवालाहरुसंगको बैठक	२ पटक बैठक बस्यो
६	तथ्याँक संकलन तथा अद्यावधिक	भइरहेको
७	वार्षिक प्रगति तथा तथ्याङ्क पुस्तिका प्रकाशन	छापाखाना पठाइ सकिएको
८	"स्थानीय रेडियो/टेलिभिजन पत्रपत्रिका बाट विविध सामाज्री प्रसारण	भइरहेको
९	आत्मनिर्भर बीउ उत्पादन कार्यक्रम (धान/गहुँ/मैके)	१ वटा प्रस्ताव
१०	बाली कटानी (धान/ मैके/ गहुँ/ तरकारी/ आलु/ फलफूल)	३६ वटा मैके बाली क्रपकटिङ्ग भएको तथ्याङ्क तयार गर्ने क्रममा रहेको
११	कृषि प्रविधि प्रदर्शन कार्यक्रम	६ जना कृषक छनौट
१२	स्थानीय तहका प्राविधिकहरूसँग मासिक बैठक	३ पटक भएको
१३	वर्षे फलफूल नर्सरी स्थापना	१ वटा प्रस्ताव
१४	आलु श्रोत बीउ उत्पादन केन्द्र स्थापना	३ वटा प्रस्ताव
१५	कार्यक्रम सार्वजनिककरण	भइसकेको
१६	इन्भर्टर खरीद	सम्पन्न भएको

१७.२ उत्पादन विवरणः

मैके बालीको बाली कटानी भईसकेको नमूना सुकाउने तौल लिने तथा तथ्याँड्क तयार गर्ने क्रममा रहेको र गत वर्ष भन्दा उत्पादनमा बढ्दि नहुने जस्तो अनुमान गरिएको। हाल सम्म धानबालीको अवस्था राम्रो रहेको बाली कटानी नभएको तर करीब ५देखि ७ प्रतिशत उत्पादकत्वमा बढ्दि हुनसक्ने अनुमान गरिएको।

१७.३ आर्थिक वर्ष २०७८/७९मा उत्पादन विवरण यस प्रकार रहेको:

सि.नं.	बाली	आ.व. २०७७/७८			आ.व. २०७८/७९			तुलनात्मक घटी/बढी प्रतिशत		
		क्षेत्रफल	उत्पादन	उत्पादकत्व	क्षेत्रफल	उत्पादन	उत्पादकत्व	क्षेत्रफल	उत्पादन	उत्पादकत्व
१	धान	८४५०	२६०००	३०७६.९२३	८२३०	२५१२१	३०५२.३६९	-२.६०	-३.३८	-०.८०
	चैते	४००	१०४५	२६१२.५००	२००	५२०	२६००.०००	-५०.००	-५०.२	-०.४८
	वर्षे	८०५०	२४९५५	३१००.०००	८०३०	२४६०१	३३२०.०००	-०.२५	-१.४२	७.१०
२	मैके (Maize)	१६९५५	४४९७५	२६५२.६१०	१६९३५	४६४६१	२७४३.४९०	-०.१२	३.३०	३.४३
	बसन्ते	४५५	९२०	२०२१.९७८	४३५	९२१	२११७.२४१	-४.४०	०.११	४.७१
	वर्षे	१६५००	४४०५५	२६७०.०००	१६५००	४५५४०	२७६०.०००	०.००	३.३७	३.३७
३	गहुँ (Wheat)	७३४०	१२९५५	१७६४.९८६	७३४०	१३४२४	१८२८.८८३	०.००	३.६२	३.६२
४	कोदो (Millet)	५०५	६१२	१२११.८८१	५०५	६१५	१२१७.८२२	०.००	०.४९	०.४९
५	जौ (Barley)	३१०	३७२	१२००.०००	३००	३७५	१२५०.०००	-३.२३	०.८१	४.९७
६	फापर (Buckwheat)	२७४	२४०	८७५.९९२	२७४	२४२	८८३.९९२	०.००	०.८३	०.८३
७	आलु (Potato)	७२५	५८९०	७४०८.८०५	७२५	५९००	७४२१.३८४	०.००	०.१७	०.१७
	तेलहन जम्मा	१४३३	१४३२.८	९९९.८६०	१४३३	१४३८.९	१००४.९९७	०.००	०.४३	०.४३
८	तोरी (Oilseed)	११०५	११५०	१०४०.७२४	११०५	११५५	१०४५.२४९	०.००	०.४३	०.४३
९	रायो (Rayo)/ सरस्यु	३२५	२७९	८५८.४६२	३२५	२८०	८६१.५३८	०.००	०.३६	०.३६

१०	आलस (Linseed)	३	३.८	१२६६.६६७	३	३.९	१३००.०००	०.००	२.६३	२.६३
११	कफी (Coffee)	८०	८०.२	१००२.५००	८०	८०	१०००.०००	०.००	-०.२५	-०.२५
१२	च्याउ (Mushroom) ball no	१२५००	४६.२	३.६९६	१२८००	४७.५	३.७११	२.४०	२.८१	०.००
१३	मौरी घार (Bee-hive) no	१४३००		०.०००	१३२००		०.०००	-७.६९		
१४	मह (Honey)		१३१			७९.२			-३९.५४	
	मसला बाली	६६५.५	५५५०.९	८३४०.९४७	६६५.६	५५५७.९७	८३४१.२९४	०.०२	०.०२	०.००
१५	अलैची (Large Cardamom)	०.५	०.१२	२४०.०००	०.६	०.१४५	२४१.६६७	२०.००	२०.८३	०.६९
१६	अदुवा (Ginger)	४००	३९६५	९९९२.५००	४००	३९७५	९९३७.५००	०.००	०.२५	०.२५
१७	लसुन (Garlic)	१२०	४३२	३६००.०००	१२०	४३०	३५८३.३३३	०.००	-०.४६	-०.४६
१८	बेसार (Turmeric)	१४३	११५२	८०५५.९४४	१४३	११४५	८००६.९९३	०.००	-०.६१	-०.६१
१९	सुकेको खुर्सानी (Dry Chilli)	२	१.७८	८९०.०००	२	१.८२	९९०.०००	०.००	२.२५	२.२५
	दलहन	५८१	५१०.५	८७८.६५७	५८१	५०९	८७६.०७६	०.००	-०.२९	-०.२९
२०	मसुरो (Lentil)	३४५	३००	८६९.५६५	३४५	३०५	८८४.०५८	०.००	१.६७	१.६७
२१	चना (Chick pea)	१०५	९५	९०४.७६२	१०५	९८	९३३.३३३	०.००	३.१६	३.१६
२२	मास (Black gram)	३७	३१.२	८४३.२४३	३७	३०	८१०.८११	०.००	-३.८५	-३.८५
२३	गहत (Horse gram)	९	७	७७७.७७८	९	८	८८८.८८९	०.००	१४.२९	१४.२९
२४	भटमास (Soyabean)	४५	४२.१	९३५.५५६	४५	३६	८००.०००	०.००	-१४.४९	-१४.४९
२५	केराउ (Peas)	४०	३५.२	८८०.०००	४०	३२	८००.०००	०.००	-९.०९	-९.०९
	तरकारी	१५९३	१९५८०	१२२९५.३२२	१५९४	१९५९२.२	१२२९५.०७४	०.०६	०.०६	०.००
२६	फूलगोभी Cauliflower	२२२	४२९०	१९३२४.३२४	२२३	४२९२	१९२४६.६३७	०.४५	०.०५	-०.४०

२७	बन्दा Cabbage	२०१	४२८०	२१२९३.५३२	२०१	४२८५	२१३१८.४०८	०.००	०.१२	०.१२
२८	ब्राकाउली Broccoli	१३	१३२	१०१५३.८४६	१३	१३५	१०३८४.६९५	०.००	२.२७	२.२७
२९	गोलभौंडा Tomato	११	२२५	२०४५४.५४५	११	२३०	२०९०९.०९९	०.००	२.२२	२.२२
३०	मूला Radish	६०	१२१०	२०१६६.६६७	५९	१२१२	२०५४२.३७३	-१.६७	०.१७	१.८६
३१	मार्फा चौडा पात Broad Mustard Leaf	२०	१३५	६७५०.०००	२०	१३६	६८००.०००	०.००	०.७४	०.७४
३२	गाजर Carrot	२	१३.५	६७५०.०००	२	१२	६०००.०००	०.००	-११.११	-११.११
३३	सलगम Turnip	१	७	७०००.०००	१	५	५०००.०००	०.००	-२८.५७	-२८.५७
३४	भेड़े खुर्सानी Capsicum	२	५.२	२६००.०००	३	८	२६६६.६६७	५०.००	५३.८५	२.५६
३५	केराउ Peas	३८०	३५७५	९४०७.८९५	३८०	३५७०	९३९४.७३७	०.००	-०.१४	-०.१४
३६	सिमी (लहरे) French Beans	१०	७०	७०००.०००	१०	६९	६९००.०००	०.००	-१.४३	-१.४३
३७	सिमी (ध्यू सिमी) French Beans -Pole Type	१५	१४०	९३३३.३३३	१५	१३०	८६६६.६६७	०.००	-७.१४	-७.१४
३८	सिमि French beans- Sword type	२	१६	८०००.०००	२	१४	७०००.०००	०.००	-१२.५०	-१२.५०
३९	सिप्चना Broad Beans	३	८.५	२८३३.३३३	३	८	२६६६.६६७	०.००	-५.८८	-५.८८
४०	तनेबोडी Asparagus Beans	२०	१८२	९१००.०००	२०	१८५	९२५०.०००	०.००	१.६५	१.६५
४१	बोडी Cowpea	४०६	३२३०	७९५५.६६५	४०६	३२३२	७९६०.५९१	०.००	०.०६	०.०६
४२	अन्य कोसे बाली Other (Legumes)	५०	४४५	८९००.०००	५०	४४०	८८००.०००	०.००	-१.१२	-१.१२
४३	अकबरे खुर्सानी Chilli Akabare	२	२.२	११००.०००	२	२	१०००.०००	०.००	-१.०९	-१.०९
४४	खुर्सानी Chilli	२०	१०२	५१००.०००	२०	१०३	५१५०.०००	०.००	०.९८	०.९८
४५	भिण्डी Okra	३.५	३५.५	१०१४२.८५७	३.५	३५	१००००.०००	०.००	-१.४१	-१.४१

४६	भाण्टा Brinjal	४	२८.५	७१२५.०००	४	२९	७२५०.०००	०.००	१.७५	१.७५
४७	प्याज Onion	१०	११५	११५००.०००	१०	१२०	१२०००.०००	०.००	४.३५	४.३५
४८	काङ्का Cucumber	१०	२१०	२१०००.०००	१०	२१२	२१२००.०००	०.००	०.९५	०.९५
४९	फर्सी (Pumpkin)	१०	२००	२००००.०००	१०	२००	२००००.०००	०.००	०.००	०.००
५०	जुकेनी Squash	२	१०.२	५९००.०००	२	१०	५०००.०००	०.००	-१.९६	-१.९६
५१	करेला Bitter Gourd	२	११.५	५७५०.०००	२	१२	६०००.०००	०.००	४.३५	४.३५
५२	घिरौला Sponge Gourd	३	४४.५	१४८३३.३३३	३	४५	१५०००.०००	०.००	१.१२	१.१२
५३	चिचिण्डा Snake Gourd	५	५.२	१०४०.०००	५	५.२	१०४०.०००	०.००	०.००	०.००
५४	लौका Bottle Gourd	१३	२६२	२०१५३.८४६	१३	२६५	२०३८४.६१५	०.००	१.१५	१.१५
५५	स्कुस Chayote	३	५५	१८३३३.३३	३	५५	१८३३३.३३	०.००	०.००	०.००
५६	धनियाँको पात Coriander Leaf	२	१०	५०००.०००	२	११	५५००.०००	०.००	१०.००	१०.००
५७	पालक Spinach	३	१५.५	५१६६.६६७	३	१६	५३३३.३३३	०.००	३.२३	३.२३
५८	चम्सूर Cress	१	४	४०००.०००	१	४	४०००.०००	०.००	०.००	०.००
५९	लोडेको साग Amaranthus	२	७	३५००.०००	२	७	३५००.०००	०.००	०.००	०.००
६०	मेथी Fenugreek Leaf	२	५	२५००.०००	२	५	२५००.०००	०.००	०.००	०.००
६१	स्वीचार्ड Swisschard	२	८	४०००.०००	२	८	४०००.०००	०.००	०.००	०.००
६२	अन्य साग Others (Leafy Veg.)	३	९	३०००.०००	३	९	३०००.०००	०.००	०.००	०.००
६३	पिडालु Colocasia	७	७८	१११४२.८५७	७	७८	१११४२.८५७	०.००	०.००	०.००
६४	अन्य जरे तरकारी Other (Tubers)	१५	१४८	९८६६.६६७	१५	१४८	९८६६.६६७	०.००	०.००	०.००
६५	अन्य तरकारी Others(veg.)	५०	२५०	५०००.०००	५०	२५०	५०००.०००	०.००	०.००	०.००

१८. सार्वजनिक निकायले बर्गीकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकियको समयाबधि:-०

१९. सार्वजनिक निकायमा परेका सूचना माग सम्बन्धि निवेदन र सो उपर सूचना दिएको विवरण:-

२०. सार्वजनिक निकायका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण:-

website: [www.akcarghakhanchi.gov.np](http://www.akcarghakhanchi.gov.np)

E-mail: [akcarghakhanchi@gmail.com](mailto:akcarghakhanchi@gmail.com)

facebook page: कृषि ज्ञान केन्द्र अर्धाखाँची